



आ.व ०७६/७७ को दोस्रो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको	लेखा परीक्षण नभएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१.	श्रोत (१.१ देखि १.५ सम्म)	८६,१८०,३१३,९१९	८०,९४४,९१७,९५३	६५,२४२,५९२,८४३
१.१	चुक्ता पूँजी	५,४९६,१६०,८१०	५,४९६,१६०,८१०	३,३९६,९२८,६४८
१.२	जगेडा तथा कोष	२,६१५,५१४,९१२	२,६४१,२०९,०६२	३,७३६,१७०,२८६
१.३	जीवन बीमा कोष	७७,५९२,९२७,४५०	७२,३३३,०९५,९९६	५६,७३३,३८७,७९६
१.४	महाविपत्ती कोष जगेडा	४७५,७१०,७४७	४७४,४५२,०८५	३७१,१०६,११३
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	८६,१८०,३१३,९१९	८०,९४४,९१७,९५३	६५,२४२,५९२,८४३
२.१	स्थिर सम्पत्ति (खुद)	३१६,४५१,९६९	३३६,१०३,३३९	३०६,१७५,९७३
२.२	दीर्घकालिन लगानी तथा कर्जा	४१,३९९,८४६,९११	४०,६७७,३२७,५१८	४३,१२३,६८२,३४३
२.३	बीमालेखको धितोमा कर्जा	१५,७३२,०३६,१६०	१४,६६२,८०१,३४९	१०,१०९,९७७,३७५
२.४	खुद चालु सम्पत्ति (३-४)	२८,७३१,८३६,४४३	२५,२६८,४०७,५९५	११,७०१,३७७,०७०
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	१४०,४३६	१९८,१५२	१,३७८,०८३
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	३१,८०२,१०५,५५५	२८,२९०,६४३,४६९	१५,०७२,९१६,२४३
३.१	नगद तथा बैंक मौज्दात	४६१,४४६,२७५	४८९,२७३,७६४	२७२,८८२,०८४
३.२	अत्यकालिन लगानी तथा कर्जा	२५,४५८,९६२,११९	२२,२०२,८२४,४९४	१०,२९५,०९६,९०१
३.३	अन्य सम्पत्ती	५,८८१,६९७,१६१	५,५९८,५४५,२१२	४,५०४,९३७,२५८
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	३,०७०,२६७,११२	३,०२२,२३५,८७४	३,३७१,५३९,१७३
४.१	चालु दायित्व	१,१०२,११६,१६४	९७५,०५७,३९५	७३९,७३४,४५१
४.२	असमाप्त जोखिम बापत व्यवस्था	१७४,८८५,४४२	११५,४९२,४६९	१९१,०१०,०११
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,२०८,०४७,८१५	१,३०२,६५३,२५५	१,७८३,९८१,३०६
४.४	अन्य व्यवस्था	५८५,२१७,५९१	६२९,०३२,७५५	६५६,८१३,४०५
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	५५१,४८९,५८९	३९२,२७१,२२६	४६०,६१८,१८७
१.१	आय व्यय हिसाबबाट सारेको	१७८,४८१,६६५	१८८,०२८,८७९	३६,४१९,१९५
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	३७३,००७,९२४	२०४,२४२,३४७	४२४,१९८,९९२
१.४	व्यवस्था फिर्ता	-	-	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८)	२००,५७२,१३२	१८७,८३८,९२८	१८०,०९२,०६६
२.१	व्यवस्थापन खर्च	५२,१२६,१०५	२०,८६९,२०६	४४,२४२,२६६
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	५१,८२१,७११	११२,७९८,१७४	३६,११७,७७९
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	४४,७४९,६०५	२५,८५७,८२८	३८,०२२,०४५
२.७	आयकर	५१,८७४,७११	२५,३१३,७२१	६१,७०९,९७६
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/नोक्सान (१-२)	३५०,९१७,४५७	२०४,४३२,२९७	२८०,५२६,१२१

*कम्पनीको बीमाक्षीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	१९,००१,२९९,६५९	११,१२२,५१९,६०४	१५,१२०,८८१,५००
१.१	बीमाशुल्क (खुद)	१३,९११,०६३,८९४	७,८१८,३९३,१३७	१०,४७५,४७६,९९१
१.२	पुनर्बीमा कमिशन आय	२०,७९७,३२८	१३,२००,०००	१५,१८१,९५३
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	२,७६७,२६६,५६१	१,४०६,५८४,६९८	२,१८८,९७९,९२४
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	७६८,१११,३८९	३८६,४२१,१३३	४९९,४४०,०६५
१.५	अन्य प्रत्यक्ष आय	८३,५४३,१७१	४७,४०३,३१९	९३,९१०,८९०
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,१५६,५८५,७६४	१,१५६,५८५,७६४	१,५५९,९४४,१२८
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	२९३,९३१,५५२	२९३,९३१,५५२	२८७,९४८,३४९
२	व्यय (२.१ देखि २.१० सम्म)	७,१२७,९०१,९१९	४,४३०,६२२,६९५	९,२१९,१४८,९४९
२.१	दावी भुक्तानी (खुद)	३,१४५,४७९,१७७	१,६७२,५९५,०१३	५,२००,०५४,९४०
२.२	अभिकर्ता कमिशन	१,६११,१८२,४४६	८७९,९७२,६०४	१,२४२,५२७,७५४
२.३	स्वास्थ्य परीक्षण शुल्क	८,३३३,२१२	३,८७६,७२५	६,४५९,१५८
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	१३७,९१६,४४८	७७,७८७,४१७	१०४,७५४,७६२
२.६	अन्य प्रत्यक्ष खर्च	१,३९९,५३०	६७८,७२०	१,३३१,२०१
२.७	व्यवस्थापन खर्च	४६९,१३४,९४८	१८९,६६८,६२९	३९८,१८०,३९०
२.८	आयकर	३७१,५२२,८०१	१८७,८९७,८६४	२९०,८४९,४२७
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था *	१,२०८,०४७,८१५	१,३०२,६५३,२५५	१,७८३,९८१,३०६
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	१७४,८८५,५४२	११५,४९२,४६९	१९१,०१०,०११
३	बचत (१-२)	११,८७३,३९७,७४१	६,६९१,८९६,९०९	५,९०१,७३२,५५१
३.१	जीवन बीमा कोषमा सारेको	११,६९४,९१६,०७६	६,५०३,८६८,०३०	५,८६५,३१३,३५६
३.२	नाफा नोक्सान हिसाबमा सारेको	१७८,४८१,६६५	१८८,०२८,८७९	३६,४१९,१९५

* भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत समर्पण मूल्य (Maturity Payment), आंशिक अवधि समाप्ती दावी (Partial Maturity Payment) र मृत्यु दावी (Death Claim Payment) पर्दछ। उल्लेखित रकम मध्ये रु. ९.७६ करोड मृत्यु दावी (Death Claim Payment) बापत व्यवस्था गरिएको छ।

अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	१०५,७७२,२९९	९९,६२८,६०४	७९,१५९,४८०
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	१४,०७२,४३३	७,९२८,७३९	१०,६०३,७६३
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,२५८,५११	१,२३९,२४८	१,२०९,७२०
३.	घोषित मुनाफा (बोनस) को दर (७४- ७५ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७५-७६ देखि हालसम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	३,१९६,९४१	१,८१८,६६३	५,४२४,०९२
६.	कुल दावी भुक्तानी संख्यामा	२१,३४७	११,१६५	२८,४४८
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	१,२०८,०४८	१,३०२,६५३	१,७८३,९८१

ट्रष्टव्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ।

आ.व. २०७६/०७७ को दोस्रो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) दोस्रो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७६/१०/२८ गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

बीमाक्षीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोडदा वित्तीय अनुपातहरू फरक पर्न सक्छ।

*प्रति शेयर आम्दानी : १२.७७	प्रति शेयर नेटवर्थ : १५६.२४	पि.ई. अनुपात : ७८.३१	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १,६२४	औसत प्रतिफल दर : १०.३९
-----------------------------	-----------------------------	----------------------	---	------------------------


* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ।

कम्पनीले आ.व.२०७६/७७ को दोस्रो त्रैमासिक अवधि सम्ममा रु. ३५.०९ करोड मुनाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष सोहि अवधिमा रु.२८.०५ करोड मुनाफा आर्जन भएको थियो। गत वर्ष सोहि अवधिमा भएको मुनाफाको दार्जोमा यस समिक्षा वर्षको मुनाफामा २५.०९ प्रतिशतले बृद्धि भएको छ। सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. १,१६९.४९ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोषमा रु.७,७५९.२९ करोड भएको छ।

२) व्यवस्थापकिय विश्लेषणः

क) कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु.१०४७.२४ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. १०६०.३८ करोडको तुलनामा ३२.७१ प्रतिशतले बृद्धि भएको हो। आकर्षित प्रतिफल, समयानुकूल बजार प्रवर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगट्दै आएको छ। कम्पनीले यस दोस्रो त्रैमासिक अवधिसम्ममा कुल रु. ३१९.६९ करोड दावी भुक्तानी गरेको छ। कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरूको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा रु. ८२.५९ अर्ब भरपदौं एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ६३.५३ अर्ब मा ३०.०१ प्रतिशतको बृद्धि हो। कम्पनीले बीमा समितिको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ। बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बृद्धिले कम्पनीको वित्तीय क्षमता सुदृढ बनाएको छ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बरिकरण यस अनुसार छ।



(* बीमाक्षीय मूल्याङ्कन हुन बाकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ। फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरूलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ।

ग) विगतको असमाप्त कम्पनीको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः

क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं।

ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ।

अधिकतम मूल्य : रु. १,०४०	न्यूनतम मूल्य : रु. ७६५	अन्तिम मूल्य : रु. १,०००	कारोबार संख्या : १०,९८,८५९ किता	कारोबार दिन : ५९ दिन
--------------------------	-------------------------	--------------------------	---------------------------------	----------------------

५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रुपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप सक्षम बनाउन जरुरी छ। दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरूमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ। यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरू थपिएका छन्। कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरूलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ।

६) संस्थागत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ। कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुऱ्याएको छ। कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरूलाई समयमै लेखा परीक्षण गर्दै आएको छ। कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रुपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ। कम्पनीले बीमा समितिद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरू कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझिसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन।

विवेक भ्वा
प्रमुख कार्यकारी अधिकृत

